

# Before you Sign

## कामबाट अवकाश दिएको अबस्थामा कर्मचारीको अधिकार

इन्टरनेटको रेडियो (पड्कास्ट) मा ' प्रवेश दर्ता गर्नु अघि ' पड्कास्टमा यहाँलाई स्वागत छ / यो पड्कास्ट अण्टारियो प्रदेशमा कानुनी अधिकारबारे तपाईंलाई राम्रो जानकारी दिन तयार पारिएको हो / आफ्नो अधिकार र दायित्व बुझ्नु भएमा क्यानाडामा तपाईंले जीवनमा असर पार्ने विकल्पहरू छात्र सक्षम हुनुहुनेछ/ यी रेडियोहरूले तपाईंको परिस्थितिको लागि कानुनी सल्लाह दिँदैन तर तपाईंको परिस्थितिमा काम लाग्ने साधारण कानुनी बिषयहरू बारे जानकारी दिन्छन भन्ने कुरा बुझ्नु जरुरी छ /

आज हामी अण्टारियोमा कर्मचारीहरूलाई अवकाश दिएमा अथवा जागिरबाट निकालेमा कर्मचारीहरूको के के अधिकार हुन्छ भन्ने बारे चर्चा गर्नेछौं / जागिरबाट अवकाश पाउँदा वा निकालिंदाको अवस्था ज्यादै तनावपूर्ण हुन्छ / कहिलेकाहीं कामबाट निकालिएको व्यक्तिले किन यस्तो भयो भन्ने बुझ्दैनन् र आफ्नो नियोक्ता (employer) ले आफुलाई निकाल्नुको कारण दिनै पर्छ कि पर्दैन भन्ने जान्न खोज्छ / प्रायःजसो तपाईंको नियोक्ताले तपाईंलाई किन निकाल्यो भन्ने जानकारी दिनु पर्दैन / धेरैजसो परिस्थितिमा, तपाईंको नियोक्ताले तपाईंलाई लिखित रूपमा अबकाशको सूचना दिनु पर्दछ / यसको मतलब नियोक्ताले तपाईंलाई अबदेखि त्यस संस्थामा काम छैन भन्ने पत्र दिनु पर्छ / तिनले तपाईंको काम गर्ने अन्तिम दिन अगावै वा तुरुन्तै काम छोडेर जानु पनि भन्न सक्छ / कुनै सूचना बिना अवकाश दिएमा सूचना नदिए बापत तिनीहरू तपाईंलाई पैसा तिर्न जिम्मेवार हुनुपर्छ / तिनले 'सूचना दिनै पर्छ' भन्नुको अर्थ तपाईंको जागिर जान लागेको छ भनी पहिलेनै भन्नु हो / नियम के हो र तिनीहरूले कति पैसा तिर्नु पर्छ भन्ने कुरा धेरै चिजमा निर्भर गर्दछ जस्तो कि तपाईंको उमेर, सेवा गरेको अबधि, अवकाश दिए पछि तपाईंले गरी आए जस्तो काम पाउन कति गाह्रो छ ? नियोक्ताले तपाईंलाई जानीबुझीकन खराब आचरण गरेको जस्तो केही कारण नदेखाई कामबाट निकाल्न सक्छ / यसरी निकालिएमा कानुनी सल्लाह लिन खोज्नुहोला / कहिलेकाहीं कसैलाई सूचना नदिईकनै कामबाट निकाल्न पर्दा नियोक्ताले कानून अनुसार दिएको राम्रो कारण नै गलत हुन सक्छ / यदि तपाईंले कुनै नियोक्तासंग कम्तिमा ३ महिनासम्म काम गरेको छैन भने, रोजगारी सुरक्षा नियम अनुसार नियोक्ताले तपाईंलाई कुनै अग्रिम सूचना दिनु पर्दैन / रोजगार मानक ऐनमा सूचनाको न्यूनतम अबधि र सूचना दिनुको साटो पैसा तिर्ने बारे धेरै नियमहरू छन् / तापनि सबै कामहरू रोजगार मानक ऐन अन्तर्गत पर्दैन र कुनै खालका कामहरूमा यस ऐनको केही भागहरू मात्र लागू हुन्छ / यसकारणले तपाईंको परिस्थिति र यसको बिस्तृत विवरणको लागि कानुनी सल्लाह लिनु महत्वपूर्ण हुन्छ / यो कुरा थाहा पाउनु होस् कि रोजगार मानक ऐनहरूले बाँधिनको लागि तपाईं क्यानेडियली नागरिक, स्थायी निवासी वा रोजगारीको अनुमति प्राप्त गरेको व्यक्ति हुनु पर्दैन /

तपाईंले कुनै कारणबश रोजगारी छोडेर जाँदा तपाईंको नियोक्ताले रोजगारीको अभिलेख (आर.वो.ई.) तयार गर्नु पर्दछ / यो फारमले तपाईं नियोक्तासंग कहिलेसम्म काम गरेको भन्ने जानकारी दिन्छ / उदाहरणको लागि, तपाईंले नियोक्तासंग कहिलेसम्म, कति घण्टा काम गरेर कति कमाउनु भयो यो फारममा नियोक्ताले आर. वो. ई. भर्नु पर्नाको कारण बारे एउटा प्रश्न पनि सोधिएको हुन्छ / नियोक्ताले यस प्रश्नको उत्तर दिन केही संकेत अक्षरहरू (code) प्रयोग गर्नु पर्छ / तपाईंलाई निकाला गरेको भए 'निकाला' को लागि 'एम' लेख्न सक्ने छन् / तपाईंले रोजगारी बीमा लाभ, जसलाई ई.आइ. पनि भनिन्छ, को लागि निबेदन दिनु भएमा तपाईंलाई किन कामबाट निकालियो भनी सोधिन्छ / तपाईं रोजगारी बीमा लाभको लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने निर्णय गर्न तपाईंलाई यो प्रश्न गरिन्छ / तपाईंको नियोक्ताले रोजगारीको अभिलेख पहिले नै तयार गरेको छ भने रोजगारी बीमा लाभको लागि निबेदन दिन सजिलो हुन्छ / किनभने तपाईंले रोजगारी बीमा लाभको लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न, तपाईंले कति लाभ पाउनु हुन्छ र कति अबधिसम्म यो लाभ पाउनु हुन्छ भन्ने पत्ता लगाउन सर्विस क्यानाडाले तपाईंको रोजगारी अभिलेख प्रयोग गर्छ / तपाईंको नियोक्ताले तपाईंलाई यो अभिलेखको कागजी प्रतिलिपि दिनसक्छ वा सरकारलाई विद्युतीय माध्यमबाट पठाउन सक्छ / सरकारलाई विद्युतीय माध्यमबाट पठाएमा तपाईंलाई यसको प्रतिलिपि दिनु पर्दैन

## Before you Sign

र लाभको लागि निबेदन दिने प्रतिलिपि पनि आवश्यक पर्दैन / तपाईंलाई प्रतिलिपि चाहिएमा सर्विस क्यानाडामा १-८००-२०६-७२१८ मा सम्पर्क गरेर लिन सक्नु हुन्छ /

हामीलाई आशा छ कि यो पडकास्टले तपाईंलाई कामबाट अवकाश दिएमा वा निकाला गरेमा तपाईंको के अधिकार हुन्छ भन्ने बारे केही सामान्य कानूनी जानकारीको राम्रो स्रोतको काम गरेको छ / तपाईंको केही प्रश्न भएमा यस बिषय मा हाम्रो पडकास्ट सुन्न समय मिलाउनु होला /

यस बिषयमा अझै पनि तपाईंका प्रश्नहरु भए कृपया यी रेडियोहरुबारे तपाईंलाई अबगत गराउने सेवा वा संस्थामा जानु होला / तपाईंको कम्प्युटर पहुँच भएमा थप जानकारीको लागि [stepstojustice.ca](http://stepstojustice.ca) अथवा [settlement.org](http://settlement.org) मा गएर बुझ्नुहोला / तपाईंलाई कानूनी सल्लाह , सेवा वा प्रतिनिधित्व आवश्यक छ भनी पहिले नै थाहा भए कृपया लिगल एड अण्टारियो (Legal Aid Ontario) मा १-८००-६६८-८२५८ मा सम्पर्क राख्नुस / यसले ३०० भन्दा बढी भाषाहरुमा मद्दत गर्दछ र कार्यालय सोमबार देखि शुक्रबारसम्म बिहान ८:०० बजे देखि साँझ ५:०० सम्म (ई एस टि) खुल्दछ/ यो रेडियो सेवा दि ल फाउण्डेशन अण्टारियो (The Law Foundaton of Ontario) को आर्थिक सहयोगमा तयार पारिएको हो / यसमा लेखिएका सामग्रीहरुको सम्पूर्ण दायित्व वाई डब्लु सी ए (WBCA ) र सेन्ट थोमस एल्गिन (St. Thomas Elgin ) ले लिन्छ /